



लोक सेवा आयोग हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६६२२

इमेल: hetauda@psc.gov.np

स्टाफ नर्स पदको लिखित परीक्षाको भवन कायम गरिएको सूचना ।

सूचना नं. ५६/०७९-८०, मिति २०७९/१०/२८

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विषेश विज्ञापन नम्बर १२०६१-१२०६७/२०७८-७९ (खुला तथा समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) को पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले सहयोगी लेखक माग गर्नु पर्ने कारण र प्रमाण सहितका कागजात संलग्न राखी लोक सेवा आयोग, नियमावली २०७९ को नियम ६८(१) बमोजिम परीक्षा शुरु हुने मिति भन्दा १०(दश) दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।

परीक्षा कार्यक्रम

पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
प्रथम	सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (General Awareness & General Aptitude Test) र सेवा सम्बन्धित कार्य ज्ञान (Job Based Knowledge)	बस्तुगत (बहुवैकल्पिक प्रश्न)	२०७९/११/१३ गते दिनको ११:०० बजे	४५ मिनेट
द्वितीय	सेवा सम्बन्धित कार्य ज्ञान (Job Based Knowledge)	विषयगत	२०७९/११/१३ गते दिनको १२:१५ बजे	२ घण्टा १५ मिनेट

परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं.	परीक्षार्थी संख्या	परीक्षा भवन
१	४१०००१ देखी ४१०२०० सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र -क) ।
२	४१०२०१ देखी ४१०४०० सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र -ख) ।
३	४१०४०१ देखी ४१०६०० सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा, (केन्द्र -क) ।
४	४१०६०१ देखी ४१०८०० सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा, (केन्द्र -ख) ।
५	४१०८०१ देखी ४११००० सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा, (केन्द्र -ग) ।
६	४११००१ देखी ४११२०० सम्म	२००	श्री मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा, (केन्द्र -घ) ।
७	४११२०१ देखी माथी हेटौंडा परीक्षा केन्द्र राखेका सबै उम्मेदवारहरू		श्री मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा, (केन्द्र -ङ) ।

द्रष्टव्य:- १

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्ने गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा विद्युतिय सामाग्री निषेध गरिएको छ । परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन ।



लोक सेवा आयोग हेटाँडा कार्यालय



हेटाँडा

वेबसाइट: www.psc.gov.np

फोन : ०५७-५२०३०२

फ्याक्स : ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

- ड) परीक्षामा **कालो मसी** मात्र प्रयोग गर्नुपर्नेछ । साथै उत्तरपुस्तिकामा सिसाकलम प्रयोग गर्न पाइने छैन ।
- च) **तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।**
- छ) परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।
- ज) वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेखदा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
- द्रष्टव्य- २ संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ (संसोधन सहित) अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।**
- क) परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- ख) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- घ) कोभिड-१९ संक्रमित उम्मेदवारहरूको लागि **विशेष परीक्षा केन्द्रको** व्यवस्था गरीने हुँदा संक्रमित परीक्षार्थीहरू आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६८२२ र मोबाईल नंबर ९८५५०९९३०२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

कान्तिराज मैनाली
नायब सुब्बा

बद्रीनाथ सापकोटा
शाखा अधिकृत

तेज प्रासद दाहाल
उप सचिव